



## स्थानीय राजपत्र

### गन्यापधुरा गाउँपालिका द्वारा प्रकाशित

खण्ड: ४

संख्या: १

असार ३१ गते बुधवार, २०७७

### भाग-१

### गन्यापधुरा गाउँपालिका-डडेल्धुरा

### आर्थिक ऐन, २०७७

गन्यापधुरा गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन, २०७७

गाउँसभाबाट पारित मिति २०७७।०३।२९

#### प्रस्तावना:

गन्यापधुरा गाउँपालिकाको आर्थिक वर्ष २०७७।०७८ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर तथा शुल्क संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकाले, नेपालको संविधानको धारा २८८ को उपधारा (२) बमोजिम गन्यापधुरा गाउँसभाले यो ऐन बनाएको हो।

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यस ऐनको नाम "आर्थिक ऐन, २०७७" रहेको छ।  
(२) यो ऐन २०७७ साल श्रावण १ गतेदेखि गन्यापधुरा गाउँपालिका क्षेत्रमा लागु हुनेछ।
२. **सम्पत्ति कर:** गाउँपालिका क्षेत्रभित्र अनुसूची (१) बमोजिम सम्पत्ति कर लगाइने र असुल उपर गरिनेछ।
३. **भूमि कर (मालपोत) :** गाउँपालिका क्षेत्रभित्र अनुसूची (२) बमोजिम भूमि कर मालपोत लगाइने र असुल उपर गरिनेछ। तर सम्पत्ति कर लगाएको भूमिमा मालपोत कर लाग्ने छैन।

४. **घर जग्गा वहाल कर:** गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा वा पोखरी पुरै वा आंशिक तवरले वहालमा दिएकोमा अनुसूची (३) बमोजिम घर जग्गा वहाल कर लगाइने र असुल उपर गरिनेछ ।
५. **व्यवसाय कर:** गाउँपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूँजीगत लगानी र आर्थिक कारोवारका आधारमा अनुसूची (४) बमोजिम कर लगाइने र असुल उपर गरिनेछ ।
६. **जडीबुटी, कवाडी र जीवजन्तु कर:** गाउँपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले ऊन, खोटो, जडीबुटी, वन्यजन्तु पदार्थ, कवाडी माल र प्रचलित कानूनले निषेध गरेको जीवजन्तु बाहेकका अन्य मृत वा मारिएका जीवजन्तुको हाड, सिङ, प्वाँख, छाला जस्ता वस्तुको व्यवसायिक कारोवार गरेवापत अनुसूची (५) बमोजिमको कर लगाइने र असुल गरिनेछ ।
७. **सवारी साधन कर:** सवारी साधन करको दर निर्धारण तथा संकलन सुदूरपश्चिम प्रदेश सरकारको निर्धारण गरे बमोजिम हुनेछ । तर गाउँपालिका क्षेत्रभित्र दर्ता भएका सवारी साधन ( अटो रिक्सा र विद्युतीय रिक्सा) मा अनुसूची (६) बमोजिम सवारी साधन कर लगाइने र असुल उपर गरिनेछ ।
८. **विज्ञापन कर:** गाउँपालिका क्षेत्रभित्र हुने विज्ञापनमा अनुसूची (७) बमोजिम विज्ञापन कर लगाइने र असुल उपर गरिनेछ ।
९. **मनोरञ्जन कर:** मनोरञ्जन करको दर र संकलन गर्ने तरिका सुदूरपश्चिम प्रदेश सरकारले निर्धारण गरे बमोजिम हुने र सो संकलन गाउँपालिकाले प्रदेश सरकारले निर्धारण गरे बमोजिम गरिनेछ ।
१०. **बहाल विटौरी शुल्क:** गाउँपालिका क्षेत्रभित्र हुने आफूले निर्माण, रेखदेख वा सञ्चालन गरेको अनुसूची (९) उल्लेख भए अनुसार हाट बजार वा पसलमा सोही अनुसूचीमा भएको व्यवस्था अनुसार बहाल विटौरी शुल्क लगाइने र असुल उपर गरिनेछ ।
११. **पार्किङ शुल्क:** गाउँपालिका क्षेत्रभित्र कुनै सवारी साधनलाई पार्किङ उपलब्ध गराएवापत अनुसूची (१०) बमोजिम पार्किङ शुल्क लगाइने र असुल उपर गरिनेछ ।
१२. **ट्रेकिङ, कोयोकिङ, क्यानोइङ्ग, बन्जी जम्प, जिप फ्लायर र र्याफिटिङ्ग शुल्क:** गाउँपालिकाले आफ्नो क्षेत्रभित्र ट्रेकिङ, कोयोकिङ, क्यानोइङ्ग, बन्जी जम्प, जिप फ्लायर र र्याफिटिङ्ग सेवा वा व्यवसाय भए अनुसार शुल्क लगाइने र असुल उपर गरिनेछ ।
१३. **सेवा शुल्क, दस्तुर:** गाउँपालिकाले निर्माण, सञ्चालन वा व्यवस्थापन गरेका अनुसूची (१२) मा उल्लेखित स्थानीय पूर्वाधार र उपलब्ध गराइएको सेवामा सेवाग्राहीबाट सोही अनुसूचीमा व्यवस्था भए अनुसार शुल्क लगाइने र असुल उपर गरिनेछ ।
१४. **पर्यटन शुल्क:** गाउँपालिकाले आफ्नो क्षेत्रभित्र उद्यान, पार्क, चिडियाखाना, ऐतिहासिक तथा पुरातात्विक सम्पदा उपयोगको प्रवेश शुल्क अनुसूची (१३) उल्लेखित दरमा लगाइने र असुल उपर गरिनेछ ।
१५. **गाउँपालिकाको डोजर, ट्र्याक्टर र गाउँपालिकामा रहेको एम्बुलेन्सबाट गाउँपालिकाले अनुसूची १४ बमोजिमको दरमा लगाइने र असुल उपर गरिनेछ ।**

१६. गाउँपालिकाले गाउँपालिका भित्रका सामुदायिक वनहरूले आम्दानी गरेको कुल रकमको (१०) प्रतिशत रकम असुल उपर गरिनेछ ।

१७. घरजग्गा रजिष्ट्रेशन शुल्कको दर सुदूरपश्चिम प्रदेश सरकारले निर्धारण गरेबमोजिम गाउँपालिकाले संकलन गर्नेछ ।

१८. गाउँपालिका क्षेत्रभित्रबाट संकलन हुने ढुङ्गा, गिट्टी, स्लेट, बालुवा, चुनढुङ्गा, खरिढुङ्गा, अभ्रक र दहत्तर बहत्तरमा प्रकृतिक स्रोत करको दर र प्रक्रिया सुदूरपश्चिम प्रदेश सरकारले निर्धारण गरेबमोजिम गाउँपालिकाले संकलन गर्नेछ ।

१९. कर छुट: यस ऐन बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरूलाई कुनैपनि किसिमको कर छुट दिइने छैन ।

२०. यस ऐनमा छुट भएका विषयमा कर संकलन गर्नु परेमा गाउँ कार्यपालिकाको निर्णय बमोजिम कर लगाइनेछ ।

२१. कर तथा राजश्व सम्बन्धी कार्यविधि: यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धी कार्यविधि गाउँपालिकाले तोकेअनुसार हुनेछ ।

### अनुसूची- १

(दफा २ सँग सम्बन्धित)

#### गाउँपालिकाले लगाउने सम्पत्ति कर

गाउँपालिकाले आफ्नो क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाको स्वामित्वमा रहेको र त्यस्तो जग्गामा बनेको भौतिक संरचनाहरूमा गाउँ कार्यपालिकाबाट तोकिए बमोजिम सम्पत्ति कर लगाउने । यसरी सम्पत्ति कर लागेको जग्गामा भूमिकर (मालपोत) लगाउन नपाइने । तर गुठी संस्थानबाट उठाइने मालपोत उठाउन बाधा नपर्ने ।

### अनुसूची- २

(दफा ३ सँग सम्बन्धित)

#### गाउँपालिकाले लगाउने भूमिकर (मालपोत)

१. अर्को कानुन नबनेसम्म अर्को कानुन नबनेसम्म १ रोपनीदेखि २ रोपनीसम्म वार्षिक रु. २०१००, २ रोपनीदेखि ५ रोपनीसम्म वार्षिक रु. ५०, ५ रोपनीदेखि १० रोपनीसम्म वार्षिक रु. १००, १० रोपनी सम्म वार्षिक रु. १५०१००, १० रोपनी देखि २० रोपनीसम्म वार्षिक रु. २००१००, २० रोपनी देखि ५० रोपनीसम्म वार्षिक रु. ५००१००, ५० रोपनी देखि १०० रोपनीसम्म वार्षिक रु. १०००१००, १०० रोपनी भन्दा माथि वार्षिक रु. २०००१०० लिइनेछ ।
२. घर कर: साधारण घरको वार्षिक रु. ५०१००, ढुङ्गा माटोको जोडाइ भएको कच्ची घरको वार्षिक रु. १००१०० र सिमेन्ट जोडाइको पक्की घरको वार्षिक रु. ३००१०० लिइनेछ । तर सम्पत्ति कर लगाएको घर जग्गामा भने भुमि कर र घर कर लगाइने छैन ।

### अनुसूची-३

(दफा ४ सँग सम्बन्धित)

गाउँपालिकाले लगाउने घरबहाल कर

क्र. स.	घरको प्रकार	करको दर	कैफियत
१	जुनसुकै घरको पनि बहाल कर	बहालको १० प्रतिशत	

### अनुसूची- ४

(दफा ५ सँग सम्बन्धित)

गाउँपालिकाले लगाउने कर (प्रति वर्ष)

क्र. स.	विवरण	श्रेणी वर्गीकरण		
		क (रु.)	ख (रु.)	ग (रु.)
१	होटेल/ लज / रेष्टुरेन्ट <ul style="list-style-type: none"> <li>● ५कोठाभन्दा बढी कोठा भएको लज तथा खाना भएको होटेललाई क</li> <li>● लज मात्र भएको लजलाई ख</li> </ul>	२०००१००	१०००१००	५००१००

	<ul style="list-style-type: none"> <li>● साधारण खाना नास्ता भएकोलाई ख</li> <li>● रेष्टुरेन्ट मात्र भएकोलाई ग</li> <li>● १० कोठा भन्दा माथि AC Room भएको होटेल, रेष्टुरेन्टको रु. ५०००।००</li> </ul>			
२	<p>मासु पसल</p> <ul style="list-style-type: none"> <li>● राँगा समेत सबै प्रकारका मासु मात्र बेच्नेलाई क श्रेणी</li> <li>● खसी र कुखुरा बेच्नेलाई ख श्रेणी</li> <li>● कुखुरा / माछा बेच्नेलाई ख श्रेणी</li> </ul>	१०००।००	८००।००	५००।००
३	<p>मदिरा पसल वार्षिक नवीकरण</p> <ul style="list-style-type: none"> <li>● ईजाजत प्राप्त थोक मदिरा पसल क श्रेणी</li> <li>● ईजाजत प्राप्त खुद्रा मदिरा पसल ख श्रेणी</li> <li>● मदिरा निषेधित क्षेत्रमा मदिरा विक्री वितरण गरेमा जरिवाना प्रति पटक रु. १००००।००</li> <li>● मदिरा निषेधित क्षेत्रमा मदिरा सेवन गरेमा जरिवाना प्रति पटक रु. ५०००।०० जरिवाना</li> <li>● सेवन गर्ने जनप्रतिनिधि, कर्मचारी वा सार्वजनिक पद धारण गरेको व्यक्ति भए रु. १००००।०० जरिवाना</li> <li>● आम नागरिक भए रु. ५०००।०० जरिवाना</li> </ul>	१५०००।००	१००००।००	
४	कोल्ड ड्रिङ्क्स	५००।००		
५	सुन चाँदी गहना पसल	२०००।००		
६	रेडियो / मोबाइल विक्री तथा मर्मत	५००।००		
७	सञ्चार सेवा	५००।००		
८	घडी विक्री तथा मर्मत सेवा	२००।००		
९	केवल टि भी सेवा	२०००।००		
१०	फोटो स्टुडियो	१०००।००	५००।००	

	<ul style="list-style-type: none"> <li>● कलर ल्याबलाई क श्रेणी</li> <li>● फोटो स्टुडियोलाई ख श्रेणी</li> </ul>			
११	हजाम	५००।००		
१२	टेलरिड तथा सिलाई सेन्टर	५००।००		
१३	जुत्ता पसल <ul style="list-style-type: none"> <li>● जुत्ता सिलाई र बेच्ने पसल क श्रेणी</li> <li>● जुत्ता मर्मत मात्र गर्नेलाई ख श्रेणी</li> </ul>	५००।००	२५०।००	
१४	मोटर वर्कशप <ul style="list-style-type: none"> <li>● गाडीको बडि बनाउने तथा मर्मत गर्ने (क)</li> <li>● मोटरसहित विभिन्न सवारी साधन मर्मत गर्ने (क)</li> <li>● मोटरसाइकल मात्र मर्मत गर्ने (ख)</li> <li>● सम्पूर्ण सवारी साधन मर्मत र पार्टस बेच्नेलाई (क)</li> <li>● सम्पूर्ण सवारी साधन मर्मत गर्ने (ख)</li> <li>● गाडीहरु मर्मत र पार्टस बेच्नेलाई (ख)</li> <li>● गाडी मात्र मर्मत गर्ने (ग)</li> <li>● मोटरसाइकल मर्मत तथा पार्टस बेच्नेलाई (ख)</li> <li>● मोटरसाइकल मर्मत मात्र गर्नेलाई (ग)</li> </ul>	१५००।००	१२००।००	१०००।००
१५	छापाखाना <ul style="list-style-type: none"> <li>● अफसेट प्रेसलाई क श्रेणी</li> <li>● साधारण प्रेसलाई ख श्रेणी</li> </ul>	१५००।००	१०००।००	
१६	स्वास्थ्य सेवा <ul style="list-style-type: none"> <li>● अस्पताल क श्रेणी</li> <li>● पोली क्लिनिक ख श्रेणी</li> <li>● थोक मेडिकललाई ख श्रेणी</li> </ul>	४०००।००	३०००।००	२०००।००

	<ul style="list-style-type: none"> <li>● मेडिकललाई ग श्रेणी</li> </ul>			
१७	मेटल वर्कशप	१०००।००		
१८	काष्ठ उद्योग <ul style="list-style-type: none"> <li>● काठ चिरानी मेसिनसहित काठहरूको विभिन्न फर्निचर र अरु काठहरूको झ्यालढोका आदि बनाउनेलाई क श्रेणी</li> <li>● कुनै एक मात्र बनाउनेलाई ख श्रेणी</li> <li>● सामान्य फर्निचर उद्योगलाई ग श्रेणी</li> </ul>	२५००।००	१५००।००	१०००।००
१९	ईट्टा भट्टा र ईट्टा डिपो <ul style="list-style-type: none"> <li>● ईट्टा भट्टालाई क श्रेणी</li> <li>● ईट्टा डिपोलाई ख श्रेणी</li> </ul>	२५००।००	१५००।००	
२०	कम्प्युटर इन्सिच्युट	१०००।००		
२१	दाउरा डिपो	१०००।००		
२२	पान पसल	२५०।००		
२३	बेकरी उद्योग <ul style="list-style-type: none"> <li>● उद्योगलाई क श्रेणी</li> <li>● पसललाई ख श्रेणी</li> </ul>	१५००।००	१०००।००	
२४	तरकारी र फलफुल पसल	१०००।००		
२५	चिया पसल	५००।००		
२६	मिलहरु <ul style="list-style-type: none"> <li>● १० हर्ष पावर भन्दा माथिको क्षमताको मिललाई क श्रेणी</li> <li>● सो भन्दा कम क्षमताको मिललाई ख श्रेणी</li> </ul>	२५००।००	१५००।००	
२७	डिलर	५०००।००		
२८	साइकल भाडा तथा मर्मत	५००।००		
२९	कपडा पसल	१०००।००		
३०	किराना पसल <ul style="list-style-type: none"> <li>● थोक सहितको किराना पसललाई क श्रेणी</li> </ul>	२५००।००	१०००।००	५००।००

	<ul style="list-style-type: none"> <li>● ५० हजारभन्दा बढी लगानी भएको पसललाई ख श्रेणी</li> <li>● सो भन्दा कम लगानी भएको किराना पसललाई ग श्रेणी</li> </ul>			
३१	<p>खाद्य पसल</p> <ul style="list-style-type: none"> <li>● थोक सहितको खाद्य पसललाई क श्रेणी</li> <li>● खुद्रा खाद्य पसललाई ख श्रेणी</li> </ul>	१५००।००	१०००।००	
३२	<p>चुरा धागो तथा श्रृङ्गारका सामान पसल</p> <ul style="list-style-type: none"> <li>● थोक सहितको पसललाई क श्रेणी</li> <li>● ५० हजारभन्दा बढी लगानी भएको पसललाई ख श्रेणी</li> <li>● सो भन्दा कम लगानी भएको पसललाई ग श्रेणी</li> </ul>	१५००।००	१०००।००	५००।००
३३	<p>भाडा पसल</p> <ul style="list-style-type: none"> <li>● थोक विक्रेता क श्रेणी</li> <li>● खुद्रा पसल ख श्रेणी</li> </ul>	१५००।००	१०००।००	
३४	<p>घ वर्गको निर्माण व्यवसाय</p> <ul style="list-style-type: none"> <li>● निर्माण व्यवसाय दर्ता रु. २५०००।००</li> <li>● निर्माण व्यवसाय नवीकरण रु. २५००।००</li> <li>● प्रमाण पत्रको प्रतिलिपी रु. १०००।००</li> <li>● नवीकरण विलम्ब शुल्क प्रतिवर्ष थप रु. १०००।००</li> <li>● नामसारी दस्तुर घरपरिवारको सदस्यमा भए रु. २५००।०० र घरपरिवार सदस्य भन्दा बाहिर नामसारी भए रु. २५०००।००</li> <li>● ईजाजत पत्र ठाउँसारी दस्तुर रु. १५०००।००</li> </ul>			
३५	<p>कुखुरा पालन</p> <ul style="list-style-type: none"> <li>● ५०० भन्दा बढी कुखुरा पाल्नेलाई क श्रेणी</li> <li>● ५०० भन्दा कम कुखुरा पाल्नेलाई ख श्रेणी</li> </ul>	१५००।००	१०००।००	



३६	तयारी पोसाक फेन्सी पसल	१०००।००		
३७	तयारी जुत्ता पसल	१०००।००		
३८	दन्त क्लिनिक	१०००।००		
३९	हार्डवेयर पसल	१५००।००		
४०	इलेक्ट्रिक पसल	१०००।००		
४१	कानुनी फर्म	१०००।००		
४२	साइन बोर्ड पेन्टिङ	५००।००		
४३	फर्निचर एण्ड फिनिशिसिङ पसल	२०००।००		
४४	स्टेशनरी पसल	१०००।००		
४५	जडीबुटी खरीद विक्री पसल	१५००।००		
४६	लेखा परीक्षक	१०००।००		
४७	टेलिभिजन तथा डिस होम पसल	१५००।००		
४८	अन्य उद्योग <ul style="list-style-type: none"> <li>● २० लाख भन्दा बढी लगानी भएको क श्रेणी</li> <li>● १ लाख ५० हजार देखि २० लाखसम्मको लगानी भएकोलाई ख श्रेणी</li> <li>● १ लाख ५० हजारभन्दा कम लगानी भएको ग श्रेणी</li> </ul>	१००००।००	५०००।००	३०००।००
४९	विज्ञान सेवा वा एजेन्ट	१०००।००		
५०	पशु वधशाला	१५००।००		
५१	अन्तराष्ट्रिय गैरसरकारी संस्था ( शाखा कार्यालय )	१००००।००		
५२	वित्तीय सेवा <ul style="list-style-type: none"> <li>● नेपाल सरकारको पूर्ण स्वामित्व रहेको बाहेक आर्थिक कारोवार गर्ने क वर्गका बैंकहरु क श्रेणी</li> <li>● नेपाल सरकारको पूर्ण स्वामित्व रहेका बाहेक आर्थिक कारोबार गर्ने ख वर्गको बैंकहरु ख श्रेणी</li> <li>● ऋण तथा बचत सहकारी संस्था र शाखारहित बैंक तथा वित्तीय संस्था समेत ग श्रेणी</li> </ul>	१००००।००	८०००।००	५०००।००

५३	निजी स्कुल नवीकरण शुल्क <ul style="list-style-type: none"> <li>● १ देखि १२ सम्मको क श्रेणी</li> <li>● १ देखि ८ सम्मको ख श्रेणी</li> <li>● १ देखि ५ सम्मको ग श्रेणी</li> </ul>	१००००।००	८०००।००	५०००।००
५४	सिनेमा हल <ul style="list-style-type: none"> <li>● सिनेमा हललाई क श्रेणी</li> <li>● भिडियो हललाई ख श्रेणी</li> </ul>	५०००।००	२५००।००	
५५	चस्मा पसल	१०००।००		
५६	सिलाई मेसिन तथा मर्मत गर्ने पसल	१०००।००		
५७	रेफ्रिजेरेटर मर्मत	१०००।००		
५८	दुग्ध डिपो/ पसल	१०००।००		
५९	व्युटी पार्लर	१०००।००		
६०	सप्लायर्स	१५००।००		
६१	टेलिफोन टावर राखि सञ्चार सेवा उपलब्ध गराउने संस्थालाई	२००००।००		
६२	जग्गा विकास / हाउजिङ	१००००।००		
६३	म्यानपावर सेवा	२५००।००		
६४	क्याटेरिङ्ग सेवा	१५००।००		
६५	वित्तीय कारोबार बाहेक अन्य कारोबार गर्ने सहकारी संस्था	१५००।००		
६६	मार्बल / टायल्स	२५००।००		
६७	सवारी साधनको शोरुम <ul style="list-style-type: none"> <li>● गाडीको शोरुम क श्रेणी</li> <li>● मोटरसाइकलको शोरुम ख श्रेणी</li> <li>● ट्र्याक्टर तथा अन्य मेशिनरी शोरुम ग श्रेणी</li> </ul>	१००००।००	७०००।००	५०००।००
६८	कृषि सामग्रीको पसल/ भेटीरेनरी सम्बन्धी पसल	१०००।००		
६९	आइस क्रिम पसल	५००।००		
७०	दाना उद्योग	५००।००		

७१	<ul style="list-style-type: none"> <li>● कृषि व्यवसाय ( बंगुर, माछा, गाईपालन )</li> <li>● कृषि व्यवसाय दर्ता प्रमाणपत्र</li> </ul>	१५००।०० ५००।००		
७२	नीजि कलेज सिफारिस दस्तुर	२००००।००		
७३	ब्लक उद्योग	२५००।००		
७४	मिनरल वाटर उद्योग	५०००।००		
७५	पानी ट्याङ्कर	१०००।००		
७६	ग्यास डिपो	१०००।००		
७७	कोल्ड स्टोर ( शितभण्डार )	२५००।००		
७८	तार जाली बनाउने उद्योग	१५००।००		
७९	वातावरण शुल्क <ul style="list-style-type: none"> <li>● सल्लाको खोटो संकलन( प्रतिकेजी) रु. २।००</li> <li>● काठ निकासी ( सल्ला A ग्रेड प्रति क्यु फिट रु. १५।०० र सल्ला B ग्रेड प्रति क्यु फिट रु. १२।००</li> <li>● कु काठ प्रति क्यु फिट रु. १०।००</li> <li>● साल काठ A ग्रेड प्रति क्यु फिट रु. २५।००</li> <li>● साल B ग्रेड प्रति क्यु फिट रु. २०।००</li> <li>● जडीबुटी शुल्क कुल राजश्व रकमको १० %</li> <li>● गिट्टी, बालुवा, ढुङ्गा, स्लेट, माटो वापतको कर <ul style="list-style-type: none"> <li>○ टिप्पर प्रति ट्रिप रु. १०००।००</li> <li>○ ट्रक प्रति ट्रिप रु. ६००।००</li> <li>○ मिनि ट्रक/ ट्रयाक्टर रु. ४००।००</li> <li>○ भ्यान प्रति ट्रिप रु. २००।००</li> </ul> </li> </ul>			

**अनुसूची- ५**

(दफा ६ सँग सम्बन्धित)

**गाउँपालिकाले लगाउने जडीबुटी, फलफुल, कवाडी र जीवजन्तु कर**

गाउँपालिकाले आफ्नो क्षेत्रभित्रबाट निकासी पैठारी हुने जडीबुटी, फलफुल, कवाडी मालसामान तथा जीवजन्तुका अङ्ग आदिमा गाउँ कार्यपालिकाले निर्धारण गरेबमोजिम कर संकलन गर्नेछ ।

**अनुसूची- ६**

(दफा ७ सँग सम्बन्धित)

**गाउँपालिकाले लगाउने सवारी साधन कर ( वार्षिक)**

क्र. स.	सवारी साधनको प्रकार	करको दर	कैफियत
१	अटो रिक्सा, विद्युतीय रिक्सा	रु. १०००।-	

**अनुसूची- ७**

(दफा ८ सँग सम्बन्धित)

**गाउँपालिकाले लगाउने विज्ञापन कर**

ठेक्का प्रक्रियाद्वारा विज्ञापन कर उठाउनको लागि देहायअनुसार दररेट निर्धारण गरी वार्षिक रुपमा विज्ञापन कर लिने ।

क) होर्डिङ बोर्ड प्रति वर्ग फिट रु.७५।००

ख) भित्तेलेखन/सटर पेन्टिङ प्रतिवर्ग फिट रु.३०।००

**अनुसूची- ८**

(दफा ९ सँग सम्बन्धित)

गाउँपालिकाले आफ्नो क्षेत्रभित्र रहेको स्वीकृत सिनेमा हल, सांस्कृतिक प्रदर्शन हल, थिएटर संगीत, मनोरञ्जन प्रदर्शनस्थल, जादु सर्कस, चटक जस्ता मनोरञ्जन व्यवसाय सेवामा सुदूर पश्चिम प्रदेश सरकारले निर्धारण गरे बमोजिम दर र तरिका बमोजिम गाउँपालिकाले मनोरञ्जन कर संकलन गर्नेछ ।

**अनुसूची- ९**

(दफा १० सँग सम्बन्धित)

**गाउँपालिकाले लगाउने बहाल बिटौरी शुल्क**

गाउँपालिकाले आफूले निर्माण, रेखदेख वा सञ्चालन गरेका देहाय बमोजिमका सम्पत्तिहरुमा बहाल बिटौरी शुल्क लगाउन र उठाउन सक्ने:

क) आफूले निर्माण गरेका वा आफ्नो स्वामित्वमा रहेका भवन, जग्गा वा अन्य सम्पत्तिमा वार्षिक रु. १०००।-

- ख) आफ्नो रेखदेखमा रहेका सार्वजनिक स्थल, ऐलानी जग्गा वा बाटोको छेउको जग्गामा भएका अस्थाई टहरा, छाप्रा वा पसल वा वासमा वार्षिक रु. १०००।-  
ग) गाउँपालिकाले तोकेको सार्वजनिक स्थल, हाटबजार, मेला, जात्रा आदिमा थापेका पसल (प्रति पटक) रु. १००।००

### अनुसूची- १०

(दफा ११ सँग सम्बन्धित)

### गाउँपालिकाले लगाउने पार्किङ शुल्क

पार्किङ शुल्क निम्नानुसार लिइनेछः

- क) गाउँपालिका क्षेत्रभित्र प्रवेश गर्ने सवारी साधनहरूलाई व्यवस्थित पार्किङको व्यवस्था गरेमा सो स्थानमा पार्क गरेवापत बस, ट्रक, आदिमा एकपटकका लागि रु. १५०।००, जीप भ्यानमा रु. ७५ र मोटरसाइकलमा रु. २५।०० पार्किङ शुल्क लिइनेछ ।

### अनुसूची- ११

(दफा १२ सँग सम्बन्धित)

गाउँपालिकाले लगाउने ट्रेकिङ, बन्जी जम्पिङ र र्याफ्टिङ शुल्क कार्यपालिकाले निर्धारण गरेको शुल्क बमोजिम लिइनेछ ।

### अनुसूची- १२

(दफा १३ सँग सम्बन्धित)

### गाउँपालिकाले लगाउने सेवा शुल्क. सिफारिस, दस्तुर

- सम्पत्ति मूल्याङ्कन दस्तुरः सम्पत्ति मूल्याङ्कन दस्तुर मूल्याङ्कन कायम हुन आएको मूल्यको ०.५ प्रतिशतका दरले लिने ।
- घर निर्माण नक्सापास दस्तुरः घर निर्माण नक्सा पास दस्तुर निम्न बमोजिम लिनेः
  - निवेदन फाराम रु. १०० ।०० लिने ।
  - ढलान गरी निर्माण गरिने घरलाई प्रतिवर्ग फिट रु. ३।००, ढलान नगरी निर्माण गरिने घरलाई प्रति वर्गफिट रु. २।०० र माटोको जडान गरी घर निर्माण गर्नेलाई प्रति वर्गफिट रु. ०.५०।०० नक्सापास दस्तुर लिने ।
  - नक्सा नामसारी तथा नवीकरण वापत प्रत्येक पटकको लागि रु. ५००।०० दस्तुर लिने ।
  - साविक घरमा परिवर्तन नहुने गरी मर्मत गर्नु परेमा रु. १००।०० दस्तुर लिने ।

उ) नक्सापास सम्बन्धी कार्यसम्पन्न प्रमाणपत्रको रु. ५००।०० र पास भएको नक्साको रु. २५०।०० दस्तुर लिई प्रतिलिपी दिने ।

ऊ) पुरानो घरको नक्सा पास गर्नुपर्ने हकमा प्रतिवर्ग फिट रु. ७।०० दस्तुर लिने ।

३. **चारकिल्ला प्रमाणित दस्तुर:** चारकिल्ला प्रमाणित सिफारिस दिदा प्रति कित्ता निम्न बमोजिम क्षेत्रफल भएको जग्गाहरुमा देहायको सेवा शुल्क लिने ।

क्र. स.	विवरण	रकम रु.
१	आधा रोपनी सम्मको जग्गा	२००।००
२	एक रोपनी सम्मको जग्गा	४००।००
३	एक रोपनी भन्दा बढी ५ रोपनी सम्मको जग्गा	५००।००
४	५ रोपनी भन्दा बढी १० रोपनी सम्मको जग्गा	१०००।००
५	१० रोपनीदेखि बढी जतिसुकै भएपनि	२०००।००

४. **निवेदन दस्तुर:** कुनैपनि साधारण निवेदनहरुमा निवेदन दस्तुर लिइने छैन ।

५. यस गाउँपालिकामा कर, दस्तुर, महशुल आदि बुझाएको भनी लिएको प्रमाणपत्रहरु आदि हराएमा रु. १००।०० लिई अर्को प्रतिलिपी दिइनेछ ।

६. सेवा शुल्क तथा सिफारिस दस्तुर: गाउँपालिकाबाट उपलब्ध गराउने सिफारिसहरुको निम्न बमोजिम निवेदन फाराम दस्तुर र सिफारिस दस्तुर लिने ।

क्र. स.	विवरण	सिफारिस दस्तुर रु.
१	नागरिकता प्रमाणित	१००।००
२	नामसारी सिफारिस	२००।००
३	फर्म दर्ता सिफारिस	५००।००
४	उद्योग दर्ता सिफारिस	५००।०० प्रति लाखमा
५	जग्गा धनी प्रमाण पुर्जा प्रतिलिपी सिफारिस	३००।००
६	नाता प्रमाणित	२००।००
७	धारा / बिजुली मिटर सिफारिस	२००।००
८	नाम, थर आदि सच्याउने	१००।००
९	जग्गा/ मोही नामसारी/ जग्गा दर्ता / गुठी/रैकर आदि	२००।००
१०	जग्गा खरीद विक्रीमा घर बाटो प्रमाणित	५००।००
११	कालोपत्रे मोटरबाटो भएको छ भनी गरिने सिफारिसमा	१०००।००
१२	अन्य मोटरबाटो छ भनी गरिने सिफारिसमा	५००।००

१३	आयस्रोत प्रमाणितको सिफारिसमा वार्षिक आयको हिसाबले	वार्षिक हुन आउने रकमको १ %
१४	रुख काट्नको लागि सिफारिस दिँदा प्रति रुख रु.	५००।००
१५	योजना सम्झौता सिफारिस दस्तुर -वडा स्तरीय योजनामा -गाउँपालिका स्तरीय योजनामा -अन्य योजनामा	५००।०० १०००।०० १५००।००
१६	योजना फरफारक सिफारिस -वडा र गाउँपालिका स्तरीय योजनाका लागि -अन्य योजनाका लागि	योजना रकमको १ प्रतिशत योजना रकमको २ प्रतिशत
१७	गैरसरकारी संस्थालाई गाउँपालिका भित्र काम गर्न अनुमती प्रदान गरेवापत दस्तुर	५०००।००
१८	गैरसरकारी संस्था सूचीकृत गरेवापत दस्तुर	१०००।००

**नोट:**

- १) योजनाहरू छात्रवृत्ति, आर्थिक सहायता, निःशुल्क स्वास्थ्य उपचार, दैवी प्रकोप र ज्येष्ठ नागरिक भत्ता प्राप्तिको लागि गरिने मन्जुरनामाको सिफारिस आदि सिफारिसमा सिफारिस दस्तुर छुट दिने ।
- २) यस गाउँपालिकाबाट गरिने सम्पत्ति मूल्याङ्कन र आयस्रोत प्रमाणित सिफारिस बाहेक अन्य सिफारिसमा अंग्रेजीबाट सिफारिस दिँदा तोकिएको सिफारिस दस्तुरमा थप ५० प्रतिशत दस्तुर लिने ।
- ३) यो ऐनमा व्यवस्था नभएका अन्य सिफारिसको हकमा यस ऐन सँग नबाझिने गरी कार्यपालिकाले निर्णय गरेबमोजिम हुनेछ ।
७. भाडा: यस गाउँपालिकामा रहेको हल तथा प्रोजेक्टर प्रयोग गरेवापत प्रति दिन हल भाडा रु. १०००।०० र प्रोजेक्टर भाडा रु. ५००।०० लिइ उपलब्ध गराइनेछ ।
८. गाउँपालिकाले न्यायिक समितिको कामकारवाही नियमित गर्ने ऐन, २०६५ मा तोकिए बमोजिम फिराद, प्रतिउत्तर, निवेदन आदि दस्तुर एवम् जरिवाना उठाउने छ ।
९. गाउँपालिकाले गाउँपालिका क्षेत्र भित्र कार्यक्षेत्र भएका सहकारी संस्था दर्ता, नवीकरण गरेवापत देहाय राजश्व लगाउन र उठाउन सक्नेछ ।

क्र. स.	विवरण	रकम रु.
१	नयाँ सहकारी दर्ता	२५००।००
२	सहकारी संस्था नवीकरण	१०००।००

३	दर्ता प्रमाणपत्र प्रतिलिपी	५००।००
४	वार्षिक रुपमा कानुन बमोजिम गर्नु पर्ने काम सम्पादन नगरी नवीकरण गराउने आउने सहकारी संस्थालाई प्रतिवर्ष जरिवाना	२०००।००

**अनुसूची- १३**

(दफा १४ सँग सम्बन्धित)

**गाउँपालिकाले लगाउने पर्यटन शुल्क**

क्र. स.	पर्यटकको प्रकार	शुल्कको दर	कैफियत
१	आन्तरिक पर्यटक वयस्क	१०।००	
२	आन्तरिक पर्यटक विद्यार्थी/बालबालिका/ ज्येष्ठ नागरिक/अपाङ्ग	५०।००	
३	बाह्य पर्यटक	५००।००	

**अनुसूची- १४**

(दफा १५ सँग सम्बन्धित)

**गाउँपालिकाले लगाउने ब्याक हु लोडर तथा ट्र्याक्टर भाडादर**

क्र स	साधन	दर	कैफियत
१	ब्याक हु लोडर	रु. २५००। प्रतिघण्टा	
२	ट्र्याक्टर	रु. १५००। प्रतिघण्टा	
३	एम्बुलेन्स	रु. ३०००। प्रतिघण्टा	

क्र. स.	नाम थर	पद	हस्ताक्षर
१	श्री नवल बहादुर मल्ल	अध्यक्ष	
२	श्री कमला देवी ठगुन्ना	उपाध्यक्ष	
३	श्री चेताराम भट्ट	वडा अध्यक्ष	
४	श्री इन्द्र बहादुर कार्की	वडा अध्यक्ष	
५	श्री चक्र बहादुर देउवा	वडा अध्यक्ष	
६	श्री चेताराज भट्ट	वडा अध्यक्ष	
७	श्री धर्मराज पडाल	वडा अध्यक्ष	
८	श्री कौशिला देउवा	सदस्य	



९	श्री देवकी देवी कामी	सदस्य	
१०	श्री महेश्वरी मल्ल	सदस्य	
११	श्री धर्मा कुमारी देउवा	सदस्य	
१२	श्री प्रकाश बहादुर कामी मिजार	सदस्य	
१३	श्री टिका टमटा	सदस्य	
१४	श्री हरि बहादुर देउवा	सदस्य	
१५	श्री बहादुर सिंह रावल	सदस्य	
१६	श्री हर्क बहादुर देउवा	सदस्य	
१७	श्री हिरा दमाई	सदस्य	
१८	श्री पुरन भुल सार्की	सदस्य	
१९	श्री बहादुर बोहरा	सदस्य	
२०	श्री प्रमिला देवी भुल	सदस्य	
२१	श्री कृष्णा देवी दमाई	सदस्य	
२२	श्री अहिल्या कुँवर पधान	सदस्य	
२३	श्री नरजीत भुल	सदस्य	
२४	श्री बिर बहादुर भुल सार्की	सदस्य	
२५	श्री प्रेम बहादुर साउँद	सदस्य	
२६	श्री शिवराम टमोटा	सदस्य	
२७	श्री भागा देवी फुलारा	सदस्य	
२८	श्री गंगा देवी लुहार	सदस्य	

आज्ञाले  
दिलिप कुमार तामाङ  
प्रमुख प्रशाकीय अधिकृत